



मेलम्ची नगरपालिका नगर कार्यपालिकाको कार्यालय मेलम्ची, सिन्धुपाल्चोक बागमती प्रदेश, नेपाल

विज्ञापन तथा सूचना प्रकाशनको लागि दरभाउपत्र आव्हान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७९/०३/३१

मेलम्ची नगरपालिकाबाट आ.व. २०७९/०८० मा राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन तथा अन्य सूचनाहरू छपाई तथा प्रकाशन कार्य गराउनु पर्ने भएकोले ईच्छुक विज्ञापन एजेन्सी एवं प्रकाशन गृहहरूले दरभाउपत्र घटाघटको माध्यमबाट प्रति सिंसि (साइज) न्यूनतम मूल्य उल्लेख गरी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । दरभाउपत्र सम्बन्धी कागजात PPMO को वेवसाइट <http://www.bolpatra.gov.np> बाट डाउनलोड गरी १६ (औं) दिनको १२:०० बजे भित्र E-bidding मार्फत पेश गर्नुहुन अनुरोध छ । अन्य थप जानकारीको लागि कार्यालय समय भित्र सम्पर्क राख्न सकिनेछ ।

दरभाउपत्रको विवरण

ठेक्का नं.	ठेक्का विवरण	बोलपत्र खरिद दस्तुर रु.
MMSI/2079-80/03	आ.व. २०७९/०८० को लागि मेलम्ची नगरपालिकाको विज्ञापन तथा सूचना प्रकाशन ।	१०००।-

दरभाउपत्र सम्बन्धी अन्य विस्तृत विवरण नगरपालिकाको वेवसाईड www.melamchimun.gov.np मा राखिएको छ ।



मेलम्ची नगरपालिका नगर कार्यपालिकाको कार्यालय

मेलम्ची, सिन्धुपाल्चोक
बागमती प्रदेश, नेपाल

विज्ञापन तथा सूचना प्रकाशनको लागि दरभाउपत्र सम्बन्धी थप आवश्यक विवरण

दरभाउपत्र सम्बन्धी शर्तहरू :

- विज्ञापन तथा सूचना सम्बन्धी दरभाउपत्र भर्दा प्रति सिसि (साइज) न्यूनतम मूल्य अंडक र अक्षर दुबैमा खुलाउनु पर्नेछ । जुन कबोलकर्ताको अंडक घटी हुन्छ सो कबोलकर्ताको दरभाउपत्र स्वीकृत गरिनेछ ।
- दरभाउपत्र सकार गर्ने विज्ञापन एजेन्सी तथा प्रकाशन गृहले आ.व. २०७९/०८० मा नगरपालिकाबाट सूचना प्रकाशनका लागि पेश भएका बोलपत्र तथा सूचनाहरू "क" वर्गमा सूचिकृत भएका राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेछ ।
- नगरपालिकाले प्रति सिसि (साइज) न्यूनतम मूल्य उल्लेख गरी पेश गरेका बोलपत्रदाताहरू मध्ये कम दररेट पेश गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गर्नेछ ।
- विज्ञापन तथा सूचना प्रकाशन अवधि मिति २०७९ श्रावण १ गते देखि २०८० असार मसान्तसम्म कायम रहनेछ ।
- दरभाउपत्र खरिद दस्तुर बापतको रकम यस कार्यालयको नेपाल बैंक लि. मेलम्ची स्थित बैंक खाता नं. १६८०३०००००१००१०००००१ दाखिला गरी सोको सक्कल बैंक भौचर दरभाउपत्रसाथ पेश गर्नुपर्नेछ ।
- शिलबन्दी दरभाउपत्र पेश गर्ने दरभाउपत्रदाताले नेपाल बैंक लिमिटेड, मेलम्ची स्थित धरौटी खाता नं. १६८०३०००००३००००००००१ मा वार्षिक धरौटीको रुपमा एकमुष्ट रु १०००००।- (अक्षरुपी एक लाख रुपैया) जम्मा गरेको सक्कल भौचर संलग्न गरी पेश गर्नुपर्नेछ । बैंक जमानत तथा नगद धरौटी नियमानुसार कागजात पेश गरिसकेपछि प्रचलित कानून बमोजिम फिर्ता गरिनेछ ।
- कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- दरभाउपत्र पेश गर्दा कुनै पनि प्रकारको शर्त मान्य हुने छैन । साथै, रित नपुगी आएको दरभाउपत्र उपर कुनै पनि कारवाही हुनेछैन ।
- दरभाउपत्र सम्बन्धी कुनै बिवाद् भएमा मेलम्ची नगर कार्यपालिकाको कार्यालयको निर्णय अन्तिम हुनेछ ।
- यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) औं दिनसम्म कार्यालय समय भित्र शिलबन्दी दरभाउपत्र खरिद गरी १६ (सोह्र) औं दिनको १२:०० बजे भित्र यस कार्यालयमा E-Bidding वा हार्ड कपी मार्फत बुझाउनु पर्नेछ । साथै, दरभाउपत्र फाराम मेलम्ची नगरपालिकाको वेवसाइट www.melamchimun.gov.np मा समेत राखिएको छ । वेवसाईड मार्फत डाउनलोड गरी बुदाँ नं १ देखि ६ सम्मको प्रक्रिया पुरा गरेर हार्डकपी मार्फत पेश गर्नुपर्नेछ र PPMO को वेवसाइट <http://www.bolpatra.gov.np> बाट डाउनलोड गरी E- Bidding मार्फत दरभाउपत्र पेश गर्नु पर्नेछ । कार्यालयमा प्राप्त भएका दरभाउपत्रहरू सोही दिन दिनको १:०० बजे खोलिनेछ ।
- दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा क्रमशः सोको भोलिपल्ट सोही समयमा खरिद, दर्ता तथा खोल्ने कार्य गरिनेछ ।
- दरभाउपत्र पेश गर्दा सम्बन्धित निकायमा कम्पनी/फर्म/व्यवसाय दर्ता, आ.व. २०७७/०७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र भ्याट/प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी पेश गर्नुपर्नेछ ।
- नगरपालिकाबाट प्रकाशन भएका बोलपत्र तथा सूचनाहरूको भुक्तानी मासिक रुपमा गरिनेछ ।
- स्वीकृत हुने दरभाउपत्रदाताले विज्ञापन सूचना प्रकाशनको कार्य गर्दा छपाईका लागि दिनु पूर्व इमेल मार्फत साइज र सूचना नगरपालिकाबाट एकिकन गरेर मात्र प्रकाशन गर्नुपर्नेछ ।
- अन्य कुराहरू प्रचलित ऐन कानून बमोजिम हुनेछ ।